

# Food Standardization Section, DFTQC

## १४.४ ब्राण्डी (Brandy) को प्रस्तावित गुणस्तर

### १.० गुणस्तरको क्षेत्र (Scope)

यस गुणस्तरले मानव उपभोगको लागि प्याक गरिएका सबै प्रकारका ब्राण्डीलाई समेटेछ ।

### २.० परिचय (Description)

#### २.१ ब्राण्डी (Brandy)

ब्राण्डी भन्नाले अंगुर वा अन्य फलफूलको किणवत रस (Fermented juice) लाई डिप्टिलेशन गरी प्राप्त भएको अल्कोहोलिक डिप्टिलेटबाट तयार गरिएको मदिराजन्य पदार्थलाई जनाउँछ । ब्राण्डीको आफैनै स्वाभाविक रंग, वास्ना र स्वाद हुनुपर्नेछ । ब्राण्डी निम्न प्रकारका हुनसक्नेछन् ।

#### २.१.१ अंगुरको ब्राण्डी (Grape Brandy)

अंगुरको ब्राण्डी (Grape Brandy) भन्नाले ताजा, स्वस्थ्य र पाकेको अंगुरको किणवत रस (Fermented juice) लाई डिप्टिलेशन गरी तयार गरिएको मदिराजन्य पदार्थलाई जनाउँछ । यसमा अंगुरमा भएका प्राकृतिक वाष्पशील तत्वहरु (Volatile Principles) तथा किणवन हुदा उत्पन्न भएको वास्ना र स्वाद हुनुपर्नेछ ।

#### २.१.२ फलफूलको ब्राण्डी (Fruit Brandy)

फलफूलको ब्राण्डी (Fruit Brandy) भन्नाले अंगुर बाहेक अन्य फलफूलको किणवत रस (Fermented juice) लाई डिप्टिलेशन गरी तयार गरिएको मदिराजन्य पदार्थलाई जनाउँछ । यसरी तयार गरिएको ब्राण्डीको नामको अगाडि फलफूलको नाम उल्लेख गर्नुपर्नेछ । तर ब्राण्डी मात्र भनिएकोमा अंगुरको ब्राण्डी भनि बुझिनेछ ।

#### २.१.३ ब्लेन्डेड ब्राण्डी (Blended Brandy)

ब्लेन्डेड ब्राण्डी (Blended Brandy) भन्नाले फलफूलको ब्राण्डी वा न्यूट्रल स्प्रिट वा रोकिटफार्ड स्प्रिटमा कमितमा दुई प्रतिशत अंगुरको ब्राण्डी मिसाएर तयार गरिएको ब्राण्डीलाई जनाउँछ । फलफूलको ब्राण्डी प्रयोग गरी तयार गरिएको ब्लेन्डेड ब्राण्डीको वास्ना र स्वाद ब्राण्डीको जस्तै हुनुपर्नेछ ।

### ३.० आवश्यक गुणस्तर परिधिहरु (Essential Composition and Quality Factors)

ब्राण्डीमा स्वभाविक स्वाद र वास्ना हुनुपर्नेछ । यसमा स्विकृत वास्ना तथा रंगहरु प्रयोग गर्न सकिनेछ । लेवलमा परिपक्व (Matured) भनी लेखिएको ब्राण्डीलाई कमितमा एक वर्ष ओक (Oak) को भाँडोमा राखि भण्डारण गरिएको हुनुपर्नेछ । तर १००० लिटर भन्दा कम क्षमता भएको ओक (Oak) को भाँडोमा परिपक्व गरिएको ब्राण्डी कमितमा ६ महिना भण्डारण गरिएको हुनुपर्नेछ ।

ब्राण्डीमा क्लोरल हाइड्रेट (chloral hydrate), अमोनियम क्लोरोआइड (ammonium chloride), डाइजेपाम (diazepam), पाराडिहाइड (paraldehyde) लगायत कुनै पनि अन्य किसिमका नसालु, साईकोट्रोपिक (psychotropic) पदार्थहरु तथा क्याफिन (caffeine) समेतको उपस्थिती हुनुहुन्दैन ।

ब्राण्डीमा ईथाएल अल्कोहलको मात्रा ३६ देखि ५० प्रतिशत (आयतनको आधारमा, २० डिग्री सेन्टिग्रेड तापकम्मा) सम्म हुन सक्नेछ । ईथाएल अल्कोहलको मात्रा ब्राण्डीको लेवलमा उल्लेख गरीएको मात्रा भन्दा ३ प्रतिशतले घटी वा बढी हुनसक्नेछ ।

ब्राण्डीमा देहायका मापदण्डहरु पनि पुरा भएको हुनुपर्नेछ ।

सि.नं.	विवरण	अंगुर तथा अन्य कफलफुलको ब्राण्डी	ब्लेन्डेर ब्राण्डी
१	Ethyl Alcohol content at 20°C percent by volume (Range)	३६-५०	३६-५०
२	Furfural (expressed in terms of g/100 Litres of absolute alcohol), Max	१२.०	१२.०
३	Higher alcohols as amyl alcohol (expressed in terms of g/100 Litres of absolute alcohol), Max	६००.०	३५०.०
४	Total Esters as ethyl acetate (expressed in terms of g/100 Litres of absolute alcohol), Max	३५०.०	२५०.०
५	Volatile acids as acetic acid (expressed in terms of g/100 Litres of absolute alcohol), Max	१००.०	१००.०
६	Residue on evaporation percent (mg/l),Max	२.०	२.०
७	Methyl alcohol (expressed in terms of mg/Litre of distilled absolute alcohol), Max	१५०.०	१००.०
८	Aldehydes as acetaldehyde (expressed in terms g/100 Litres of absolute alcohol), Max	४५.०	४५.०
९	Copper (as Cu), (mg/l), Max	१०.०	१०.०
१०	Lead (mg/l), Max	०.२	०.२
११	Mercury (mg/l), Max	०.२५	०.२५
१२	Arsenic (mg/l), Max	०.२५	०.२५
१३	Cadmium (mg/l), Max	०.०१	०.०१

#### ४. स्वच्छता (Hygiene) सम्बन्धित व्यवस्था

##### ४.१ स्वच्छता कायम गर्ने तरीका (Code of Practice)

ब्राण्डीको उत्पादन, बोटलिङ, प्याकेजिङ, भण्डारण तथा ढुवानी गर्दा कोडेक्सद्वारा निर्धारीत आचारसंहिता (Recommended International code of practice - General principles of Food Hygiene CAC/RCP 1-1969) का प्रावधानहरु आवश्यकतानुसार पालन गर्नुपर्नेछ ।

##### ५. प्याकेजिङ र लेबलिङ सम्बन्धित व्यवस्था (Packaging and Labelling Requirements)

ब्राण्डीलाई सफा गरीएको खाद्य ग्रेडको बोतल वा कन्टेनरमा प्याकेजिङ गर्नुपर्नेछ । प्याक गरिएको ब्राण्डीको लेबलमा तपसिल बमोजिमको विवरण हुनुपर्नेछ:-

- क) उत्पादक वा प्याकरको नाम तथा ठेगाना,
  - ख) वस्तुको नाम,
  - ग) ईथाएल अल्कोहलको मात्रा प्रतिशत (आयतन) वा यूपी वा प्रुफमा
  - घ) योगशील प्रयोग भएकोमा योगशीलको नाम वा संकेत नम्बर,
  - ड) उत्पादन वा प्याकिङ मिति, व्याच नम्बर वा लट नम्बर उल्लेख गर्न सकिनेछ,
  - च) खूद परिमाण,
  - छ) अन्य प्रचलित कानूनले तोकेका विवरण उल्लेख गर्न सकिनेछ,
- तर उपभोग्य मिति र समिश्रण उल्लेख गर्न वाध्य हुने छैन ।

##### ५.१ लेबलमा उल्लेख गर्ने प्रतिबन्ध

५.१.१ स्वास्थ्य सम्बन्धित कुनै पनि दावी गर्न पाइने छैन ।

५.१.२ प्रयोगकर्तालाई ब्राण्डीको प्रकृति, उत्पादन, श्रोत, तथा अन्य गुणहरु सम्बन्धित भामक सूचना दिने गरी कुनै पनि फोटो, शब्द वा वाक्यहरु प्रयोग गर्ने पाइने छैन ।